

ऐरावती गाउँपालिकाको केन्द्र बरौलामा दुई दिने एकीकृत घुम्ति शिविर सञ्चालन भएको छ । दुर्गम गाउँका स्थानियलाई घर दैलोमा पुगेर सरकारी सेवा दिने उदेश्य अनुसार ऐरावती गाउँपालिकाको केन्द्र बरौलामा घुम्ति शिविर सञ्चालन गरिएको प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी बदीनाथ गैह्रेले जानकारी दिए । अहिले नेपालमा संघिय शासन प्रणाली लागु भैसकेकाले विभिन्न तहका सरकारहरूले आफ्नो कार्यक्षेत्र भित्र रहेर कार्यहरू गर्दै आएका छन् । स्थानिय स्तरमा रहेको स्थानिय सरकारबाट अहिले धेरै सेवाहरू उपलब्ध भएका छन् । तर केहि सेवाहरू लिन जिल्ला सदमुकाम पुग्नुपर्ने बाध्यता कायमै रहेको छ । उनले भने,–‘जिल्ला सदरमुकाम बाट प्रदान गर्ने सेवालाई स्थानिय स्तरसम्म पुऱ्याउन बरौलामा शिविर सञ्चालनमा ल्याएका हौं ।’ स्थानिय तहको सहयोगमा जिल्लाका विभिन्न ठाउँमा एकीकृत घुम्ति शिविर मार्फत सेवा प्रदान गरेको उनले जानकारी दिए । यस आर्थिक वर्षमा गौमुखी गाउँपालिका, सरुमारानी गाउँपालिकामा शिविर सञ्चालन गरिसकेको उनले जानकारी दिए । उनले भने,– ‘यस आर्थिक वर्षको तेश्रो शिविर ऐरावतीको बरौलामा गरिएको हो । ’ २ दिन सम्म चल्ने शिविरमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता वितरण, जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम , जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावली दर्ता, घरेलु तथा साना उद्योग कार्यालयबाट उद्योग व्यवसाय दर्ता र परामर्श सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए । त्यस्तै ऐरावती गाउँपालिकाबाट अपाङ्गता तथा जेष्ठ नागरिक परिचय पत्र वितरण, स्वास्थ्य शिविर, पशुसँग सम्बन्धित सेवाहरू , कृषिसँग सम्बन्धित सेवाहरू दिईने गाउँपालिका अध्यक्ष नबील विक्रम शाहले जानकारी दिए । दुर्गमका क्षेत्रहरूका जनतालाई सेवा लिन अफठेरो हुने महशुस गरेर गाउँपालिकाको केन्द्रमा शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष नबील विक्रम शाहले जानकारी दिए । उनले भने,–‘जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिविर गरिएको हो । ’ २ दिन सम्म चल्ने शिविरले यहाँका धेरैले सेवा पाउने अपेक्षा गरेको उनले सुनाए । गाउँपालिका अध्यक्ष शाहले गाउँपालिकाका अनेत्र दुर्गम क्षेत्रमा समेत शिविर सञ्चालन गरिदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन् ।

घुम्ति शिविरमा सेवा लिनेको घुईचो

जिल्ला प्रशासनको आयोजना तथा ऐरावती गाउँपालिकाको सहयोगमा चलेको शिविरमा स्थानिय स्तरमै एकीकृत घुम्ति शिविर सञ्चालन भएपछि सेवा लिनेको घुईचो लागेको छ । गाउँपालिकाका ६ वटै वडाबाट सेवाग्राही आएका छन् । ऐरावती गाउँपालिका वडा नम्बर २ लामिदमारका १८ वर्षिय टिकाराम गाहले भने,–‘५ घण्टा पैदल हिडेर नागरिकता बनाउन आए ।’ घर बरौला भन्दा धेरै टाढा छ । उनले भने,– ‘सदरमुकाम भन्दा नजीक पर्ने भएपछि नागरिकता बनाउन यहाँ आएको हु । ’ उनले खुसी हुदै भने,–‘सहज रुपमा नागरिकता बन्छ भन्ने सुनेर विहान ४ बजे उठेर आएको हुँ । ’ उनले नागरिकता सहज रुपमा पाएको सुनाए ।